

कार्यविधि संख्या :-

.....



खोटेहाड गाउँपालिका

राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७५

कार्यपालिकाबाट स्वीकृत मिति :-

२०७५।०८।०७



खोटेहाड गाउँपालिका
खोटाड जिल्ला
१ नं. प्रदेश

खोटेहाड गाउँपालिकाको राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७५

स्थानीय सरकारको रूपमा रहेको खोटेहाड गाउँपालिकाले स्वीकृत गर्ने ऐन, नियम, कार्यविधि, निर्देशिका, परिपत्रहरु, वजेट, नीति, कार्यक्रम तथा नियमित हुने निर्णयहरु सरोकारवालाहरुको सहज र आधिकारिक जानकारीको लागि स्थानीय राजपत्रमा प्रकाशन गर्नु पर्ने भएकोले यी दस्तावेजहरु प्रकाशन गर्न स्थानीय राजपत्र संचालन सम्बन्धी कार्यविधिको आवश्यक भएकोले,

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) को प्रयोजनको लागि सोही दफाको उपदफा (२) बमोजिम खोटेहाड गाउँ कार्यपालिकाले यो कार्यविधि जारी गरेको छ।

१. संक्षिप्त नाम र प्रारम्भ :

(१) यस कार्यविधिको नाम “खोटेहाड गाउँपालिकाको स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५” रहने छ।

(२) यो कार्यविधि कार्यपालिकाको बैठकबाट स्वीकृत भएको मिति देखि लागु हुनेछ।

२. स्थानीय राजपत्रका भागहरु र प्रकाशित हुने दस्तावेजहरु : स्थानीय राजपत्रमा निम्नलिखित ४ भाग रहनेछ र उक्त भागहरुमा देहाय बमोजिमका दस्तावेजहरु प्रकाशन गर्नुपर्नेछ। राजपत्र अनुसुचि १ बमोजिमका भागहरुमा वर्गीकरण गरि प्रकाशन गरिने छ।

(क) भाग १ : गाउँसभाले जारी गरेको ऐन तथा कार्यपालिकाले स्वीकृत गरेको नियमावली यस भागमा प्रकाशन गरिनेछ।

(ख) भाग २ : गाउँपालिकाले जारी गरिएको नीति, कार्यविधि, निर्देशिका, आदेश तथा परिपत्रहरु यस भागमा प्रकाशन गरिनेछ।

(ग) भाग ३ : ऐन, नियम वा आदेश अन्तर्गत वा स्थानीय कार्यपालिका बमोजिम राजपत्रमा प्रकाशन गर्नुपर्ने भनि उल्लेख भएका सूचनाहरु, गाउँसभा तथा कार्यपालिकाको नियमित बैठकका निर्णयहरु, वार्षिक नीति, कार्यक्रम तथा वजेट यस भागमा प्रकाशन गरिनेछ।

(घ) भाग ४ : गाउँपालिकाबाट जारी भएका सूचना, संदेश र अन्य निकायसँग गरेका सम्झौताहरु यस भागमा प्रकाशन गरिनेछ।

३. स्थानीय राजपत्र प्रकाशनको प्रक्रिया

१) राजपत्र अनुसुचि २ बमोजिमको ढाँचामा प्रकाशित गरिने छ।



प्रदीप राई
अध्यक्ष

- २) प्रकाशन गर्नुपर्ने दस्तावेजको प्रकृति अनुसार नियमित र अतिरिक्त अँक गरी दुई तरिकाबाट गाउँपालिकाका दस्तावेजहरु स्थानीय राजपत्रमा प्रकाशन गरिनेछ ।
- (१) नियमित : यो अँक प्रत्येक महिनाको अन्तिम आइतवार प्रकाशित हुनेछ । नियमित प्रकाशन हुने अँकमा उक्त दस्तावेज प्रकाशन गरेकै मिति देखि मात्र लागु हुनेछ भनेर भनिएका दस्तावेजहरु प्रकाशन गरिनेछ ।
- (२) अतिरिक्ताकं : निर्णय गरेकै मितिदेखि लागु हुने भनि उल्लेख भएका दस्तावेजहरुलाई पछि प्रकाशित गर्ने स्थानीय राजपत्रलाई अतिरिक्ताकं अँक भनिनेछ ।

४. राजपत्रबाट उठाइने राजश्वको दर र प्रक्रिया

प्रकाशित राजपत्र विक्रि वितरण गर्दा देहाय बमोजिमको राजश्वको दररेट कायम गरिएको छ ।

(१) वार्षिक सदस्यता लिएका व्यक्ति तथा सघ/संस्थाका लागि

● रजिष्ट्री गरि हुलाकबाट पठाउदा लिइने वार्षिक शुल्क	रु. ७५०/-
● हुलाकबाट साधारण पत्रका रूपमा पठाउँदा लाग्ने वार्षिक शुल्क	रु. ५००/-
● कार्यालय मार्फत सदस्यलाई बुझाउँदा वार्षिक शुल्क	रु. ७५०/-
● कार्यालयमा आफै आई बुझिलिंदा वार्षिक शुल्क	रु. ४००/-

(२) फुटकर विक्री

सदस्य नभएको व्यक्ति वा संघ/संस्थाले आफुलाई आवश्यक पर्ने राजपत्र लिन चाहेमा फुटकर विक्री मूल्य निम्न बमोजिम तोकिएको छ ।

	प्रस्तावित मूल्य
● १ देखि ८ पेज सम्म एक प्रतिको	रु. १००/-
● ९ देखि २४ पेज सम्म एक प्रतिको	रु. १५०/-
● २५ देखि ४० पेज सम्म एक प्रतिको	रु. २००/-
● ४१ देखि ५६ पेज सम्म एक प्रतिको	रु. २५०/-
● ५७ देखि ७२ पेज सम्म एक प्रतिको	रु. ३००/-
● ७३ देखि ९६ पेज सम्म एक प्रतिको	रु. ३५०/-
● ९७ देखि बढी जति पेज हुन्छ, त्यसमा थप प्रति पेज १/- रुपैयाँको दरले थप शुल्क लिने गरि मूल्य तोकिएको छ ।	

(३) यसरी असुल भएको राजश्व गाउँपालिकाको सर्व सञ्चितकोषमा जम्मा गर्नु पर्नेछ ।



५
प्रदीप राई
अध्यक्ष

५. प्रकाशनको आदेश :

स्थानीय राजपत्रमा प्रकाशित गर्नुपर्ने दस्तावेजहरु प्रमाणिकरण गर्नुपर्ने दस्तावेजको हकमा प्रचलित कानून अनुसार तोकिएको पदाधिकारीबाट प्रमाणिकरण गरे पश्चात प्रमुख प्रशासकीय अधिकृतले लिखित आदेश पश्चात र अन्य दस्तावेजहरु प्रकाशन गर्नुपर्ने कारण सहित गाउँपालिकाका सम्बन्धित शाखा प्रमुखले प्रमाणित गरेर प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नुपर्नेछ तत्पश्चात प्रमुख प्रशासकीय अधिकृतले राजपत्रमा प्रकाशनको लागि सूचना, अभिलेख तथा प्रकाशन शाखालाई लिखित आदेश दिए पश्चात उक्त शाखाले प्रकाशन गर्नुपर्नेछ ।

६. प्रकाशन पुर्व सम्पादन गर्नुपर्ने :

- (१) प्रकाशन हुने सामाग्री गाउँ कार्यपालिकाको कानून सम्बन्धी विषय होने शाखा वा इकाइबाट सम्पादन गरिनेछ ।
- (२) उपदफा (१) बमोजिमको सम्पादित प्रति प्रमाणिकरण गरी राजपत्र प्रकाशन गर्ने शाखा/इकाइमा पठाइनेछ ।

७. निःशुल्क रुपमा उपलब्ध गराउनु पर्ने : गाउँपालिकाले स्थानीय राजपत्रको प्रकाशित प्रति देहायका निकायमा निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।

- (क) नेपाल सरकार र प्रदेश सरकारको संघिय तथा स्थानीय मामिला होर्ने मन्त्रालय,
- (ख) जिल्ला समन्वय समिति, खोटाड
- (ग) जिल्ला प्रशासन कार्यालय, खोटाड
- (घ) जिल्ला प्रहरी कार्यालय, खोटाड
- (ङ) गाउँपालिकाको सुचना तथा अभिलेख केन्द्र,
- (च) सम्बन्धित स्थानीय विभाग, महाशाखा, शाखा र
- (छ) गाउँपालिकाका प्रत्येक बडा कार्यालय
- (ज) इलाका प्रशासन कार्यालय खोटाडबजार
- (झ) इलाका प्रहरी कार्यालय खोटाडबजार



(प्रदीप राउत)
अध्यक्ष

८. राजपत्रको अभिलेखिकरणको व्यवस्थापन :

- (१) स्थानीय राजपत्रको अभिलेखिकरणको कार्य गाउँपालिकाको सूचना, अभिलेख तथा प्रकाशन शाखा वा सो सम्बन्धी कार्य हेर्ने शाखाबाट सम्पन्न हुनेछ ।
- (२) स्थानीय राजपत्रको विद्युतीय प्रकाशन कार्यको लागि राजपत्र सम्पादन शाखाबाट प्रिन्टिङ कार्यको लागि छपाई सामग्री पेश भए पश्चात उक्त सामग्रीको विद्युतीय प्रति अभिलेख शाखामा उपलब्ध गराउनु पर्नेछ ।
९. बचाऊ : यस कार्यविधिमा लेखिए जति कुरामा सोहि बमोजिम र अन्यको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

अनुसुची - १

(दफा ३ सँग सम्बन्धित)

स्थानीय राजपत्रमा प्रकाशन गर्ने विषयवस्तु र भागहरु

भाग- १

यस भागमा स्थानीय सभाबाट पारित भएका ऐन तथा सभाका नियमहरु प्रकाशन गरिनेछ ।

भाग- २

यस भागमा गाउँ कार्यपालिकाबाट जारी नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा नेपाल सरकार, प्रदेश सरकार तथा अर्को स्थानीय तहसँग भएको सम्झौताको व्यहोरा प्रकाशन गरिने छ ।



५८
(प्रदीप राई)
अध्यक्ष

अनुसुची - २

(दफा ४ तथा अनुसुची - १ को भाग - १ सँग सम्बन्धित)



खोटेहाड गाउँपालिका
खोटाड जिल्ला, प्रदेश नं.१, नेपाल

स्थानीय राजपत्र

खण्ड संख्या:.....

मिति:.... / ... /

भाग -१
खोटेहाड गाउँपालिका

ऐन तथा सभाले बनाएको नियमको सम्पूर्ण व्यहोरा

आज्ञाले,
नाम

प्रमुख प्रशासकीय' अधिकृत



५
(प्रदीप राई)
अध्यक्ष

राजपत्र प्रकाशन लगत किताब

क्र.सं.	प्रकाशन मिति	विषय	वर्ष	अंक	भाग	प्रमाणित गर्ने प्र.प्र.अ.
१	२०७४।९।२०	खोटेहाड गाउँपालिकाको शिक्षा ऐन, २०७४	१	१	१	
२						
३						



५३
(प्रदीप राई)
अध्यक्ष